

प्रस्तावहरु:

- १ विकास निर्माणका कामहरु सुचारु गर्ने सम्बन्धमा ।
- २ योजना संझौता गर्ने म्याद थप गर्ने सम्बन्धमा ।
- ३ सहयोगको लागि धन्यवाद दिने सम्बन्धमा ।
- ४ मूल्य सूची स्विकृत गर्ने सम्बन्धमा ।
- ५ निशुल्क औषधी उपलब्ध गराउने सम्बन्धमा ।
- ६ ल्याव असिस्टेन्टको तलब सम्बन्धमा ।
- ७ नगर प्रमुख कृषि आधुनिकिकरण अनुदान सम्बन्धमा ।
- ८ परिचालित स्वयम सेवकहरुलाई खाजा खर्च उपलब्ध गराउने सम्बन्धमा ।
- ९ सेवा करारमा कार्यरत कर्मचारीको म्यादथप सम्बन्धमा ।
- १० लकडाउन सम्बन्धमा ।
- ११ रकमान्तर सम्बन्धमा ।

निर्णयहरु:

निर्णय नम्बर १

प्रस्ताव नम्बर १ माथि छलफल गर्दा कोभिड १९ को कारणले निर्माण कार्य स्थगन भएको श्री स्वच्छन्द/शंकरमाली/खानी जे भि द्वारा निर्माणाधिन मध्य पहाडी राजमार्गको निर्माण कार्य संचालन गर्न आवश्यक सहयोग गरिदिनुहुन भनि श्री पुष्पलाल (मध्य पहाडी) लोकमार्ग आयोजना कार्यालय,पालुङटार, गोरखाको च नं २५५ मिति २०७७।०१।१४ को पत्र प्राप्त भएको र माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री ईश्वर पोखरेलज्यूको अध्यक्षतामा मिति २०७६।१२।२० तगे बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १६ औं बैठकमा देहायका प्राबधानहरु पूर्ण रुपमा पालना हुने सुनिश्चित गरी विकास निर्माणका कामहरु संचालन गर्ने दिने भनि भएको निर्णय प्राप्त भएकोले उपरोक्त प्राबधानहरुको पालना गरि मध्य पहाडी राजमार्ग लगायत अन्य विकाश निर्माणका कार्यहरु र अति आवश्यक बस्तु उत्पादन गर्ने उद्योग संचालन गर्न अनुमति दिने निर्णय गरियो ।

- १ श्रमिक र अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थल भित्रै रहनुपर्ने ।
- २ श्रमिक र अन्य जनशक्तिहरुको लागि खाना र खाजाको व्यवस्था कार्यस्थल भित्रै गरिनुपर्ने ।
- ३ श्रमिक र अन्य जनशक्तिहरुलाई कार्यस्थलबाट बाहिर जान र कार्यस्थल बाहिर रहेका परिवारका सदस्य लगायत कुनैपनि व्यक्तिहरूसंग सम्पर्कमा आउन दिन नहुने ।
- ४ कार्यस्थलमा व्यक्ति व्यक्तिविच न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने ।
- ५ स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्नुपर्ने ।
- ६ श्रमिक लगायत कार्यस्थलमा रहने सबैको दैनिक ज्वरो नाप्ने तथा, नियमित स्वास्थ्य जाँच गर्नुपर्ने ।
- ७ श्रमिक लगायत कार्यस्थलमा रहने सबैलाई मास्क, सेनिटाईजर र साबुन पानिको प्रयोग गराउने ।
- ८ एम्बुलेन्स स्ट्याण्ड बाइ राख्ने व्यवस्था मिलाउने ।

निर्णय नम्बर २

प्रस्ताव नम्बर २ माथि छलफल गर्दा मिति २०७६।१०।२१ गते बसेको नगर कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षका योजनाहरूको संझौता गर्ने म्याद मिति २०७६ साल चैत्र मसान्त सम्म तोकेकोमा उक्त भ्याद समाप्त भैसकेकोले उक्त म्याद भित्र संझौता हुन नसकेका योजनाहरूमध्ये उपभोक्ता समिति गठन भैसकेका र अत्यावसेक योजनाहरूको संझौता गर्ने म्याद २०७७ बैशाक मसान्त सम्म बढाउने निर्णय गरियो ।

निर्णय नम्बर ३

प्रस्ताव नम्बर ३ माथि छलफल गर्दा मिति २०७६।१२।३० गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाद्वारा भैरहेको राहत वितरण कार्यमा सहयोग गर्नका लागि गरेको अपिल अनुसार हालसम्ममा देहायअनुसारका व्यक्ति तथा संस्थाबाट देहायअनुसार सहयोग प्राप्त भएकोले सहयोग उपलब्ध गराउने व्यक्ति तथा संस्थालाई धन्यवाद दिने निर्णय गरियो ।

- १ विजय लघुवित्त वित्तिय संस्था लिमिटेड भोर्लेटार - रु दशहजार
- २ मादी मिदिम बचत तथा रिण सहकारी संस्था लिमिटेड भोर्लेटार - रु पन्ध्रहजार
- ३ सरोज पौडेल मध्यनेपाल ६ - १० थान PPE

निर्णय नम्बर ४

प्रस्ताव नम्बर ४ माथि छलफल गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च. नं. ४३९ मिति २०७६।१२।१९ को पत्र अनुसार राहत वितरण गर्नको लागि सोही मितिमा सूचना प्रकाशन गरी नगरपालिका भित्रका आपूर्तिकर्ताहरूसंग मिति २०७६।१२।२० गते भित्र मूल्यसूची माग गरिएकोमा तोकिएको म्याद भित्र प्राप्त भएका देहायअनुसारका आपूर्तिकर्ताहरूका मूल्यसूचीहरू मध्ये सबैभन्दा कम मूल्य भएको अधिकारी स्टोर्स, मध्यनेपाल- ७ संग साहत सामग्री लिई राहत वितरण गरिएको कार्यको समर्थन गर्दै उक्त मूल्यसूची स्वीकृत गर्ने निर्णय गरियो ।

राहत सामाग्रीको नाम	मूल्यसूची पेश गर्ने आपूर्तिकर्ताको नाम र मूल्य		
	शितल ट्रेडर्स, मध्यनेपाल - ६	न्यू पौडेल किराना पसल मध्यनेपाल - २	अधिकारी स्टोर्स, मध्यनेपाल- ७
१ चामल (जिरा मसिनो) प्रति किलो	रु. ६६.५०	रु. ६७	रु. ६६
२ चामल (सोना मनसुली) प्रति किलो	रु. ५०	रु. ४९.५०	रु. ४९
३ दाल (मास) प्रति किलो	रु. १६०	रु. १५८	रु. १५५
४ दाल (रहर) प्रति किलो	रु. १६०	रु. १५८	रु. १५५
५ दाल (मुसुरो) प्रति किलो	रु. १३०	रु. १२५	रु. १२०
६ तोरीको खाने तेल प्रति लिटर	रु. १८०	रु. १७५	रु. १७०
७ आयो नून प्रति किलो	रु. २५	रु. २५	रु. २४
८ हातधुने साबुन (लक्स) प्रति गोटा	रु. ४०	रु. ४०	रु. ३५

९ हातधुने सावुन (डिटोल) प्रति गोटा	रु. ५०	रु. ५०	रु. ४५
जम्मा	रु. ८६१.५०	रु. ८४७.५०	रु. ८१९

निर्णय नम्बर ५

प्रस्ताव नम्बर ५ माथि छलफल गर्दा नियमित रुपमा औषधी सेवन गर्नुपर्ने अति विपन्न ब्यक्तिहरु र मजदुरलाई स्वास्थ्य शाखाको सिफारिस र नगर प्रमुखको तोक आदेश अनुसार लकडाउन अवधिभर निशुल्क औषधी उपलब्ध गराउने र सो रकम प्रकोप ब्यबस्थापन कोषबाट भुक्तानी दिने निर्णय गरियो ।

निर्णय नम्बर ६

प्रस्ताव नम्बर ६ माथि छलफल गर्दा चालु आर्थिक बर्षमा प्याथोलोजी सेवा संचालन शिर्षकमा विनियोजित पाँचलाख रुपैया नगरपालिका भित्रका तीनवटा स्वास्थ्य केन्द्रहरुमा कार्यरत ल्याव असिष्टेन्टको तलबको लागि अपुग हुने भएकोले भोर्लेटार स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा संचालन शिर्षकमा विनियोजित रकम मध्ये नेत्र सहायकको असार सस्मको तलब रकम कटाई बचत हुनजाने रु १,६१०००।- बाट भुक्तानी गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ७

प्रस्ताव नम्बर ७ माथि छलफल गर्दा चालु आर्थिक बर्षको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको नगर प्रमुख कृषि आधुनिकिकरण अनुदान कमार्यक्रम शीर्षकमा रहेको पचासलाख रुपैया नगद वितरण नगरि कृषि सामाग्री खरिद गरि वितरण गर्ने भनि मित २०७६।०८।२५ मा बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय भएकोमा बर्तमान लकडाउनको अबस्थामा कानून बमोजिम खरिद प्रकृया पुरा सागरेर सामाग्री खरिद गरि वितरण गर्न सम्भव नभएको र कोभिड १९ को कारण विश्वभरी खाद्य संकट हुनसक्ने विश्व खाद्य संगठनको आकलनलाई समेत मध्यनजर गरि नगरपालिका भित्र खाद्य उत्पादन बढाई आत्मनिर्भर बनाउनको लागि सो शीर्षकको रकमबाट देहायअनुसार अनुदान वितरण गर्ने प्रयोजनको लागि सम्बन्धित वडा कार्यलयमा निवेदन दिन १५ दिनको सूचना प्रकाशन गर्ने र वडा कार्यालयबाट निवेदनहरु नगरपालिकामा प्राप्त भएपछि नगरपालिकाको “यूवा एवं महिला, कृषि तथा पशुपालन लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधी २०७५” मा रहेको छनोट तथा सिफारिस समितिलेको निर्णय अनुसार अनुदान रकम वितरण गर्ने निर्णय गरियो ।

- १ कुनै ब्यक्ति तथा परिवारले आफ्नो बाँझो रहेको खेतियोग्य जग्गामा फलफूल खेति वा अन्नबाली वा तरकारीबाली वा मसलेदार खेती गरेमा प्रति रोपनी रु. ४,०००।- का दरले अनुदान उपलब्ध गराउने ।
- २ आफ्नो जग्गा नभएका विपन्न ब्यक्ति तथा परिवार वा मजदुरहरुले अरुको बाँझो रहेको खेतियोग्य जग्गा लिजमा लिएर जुनसुकै खेति गरेमा प्रति रोपनी रु. ५,०००।- का दरले अनुदान उपलब्ध गराउने ।
- ३ ४० बर्ष सम्मका यूवाहरुले बाँझो रहेको खेतियोग्य जग्गामा तरकारी तथा फलफूल खेती गरेमा प्रति रोपनी रु. ५,०००।- का दरले अनुदान उपलब्ध गराउने ।
- ४ सि नं १, २ र ३ बाहेकका अन्य कृषकले कुनैपनि आधिकारिक निकायबाट यो निर्णय भएको मितिभन्दा पछि विउ विजन तथा मल खरिद गरेको सक्कलै विल वडा कार्यालयको सिफारिस साथ पेश गरेमा विलअनुसारको रकममा पचास प्रतिशत अनुदान दिने ।

निवेदनसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू

- १ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
- २ जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
- ३ जग्गा लिजमा लिएकोभए सोको संझौता ।
- ४ बाली लगाउने बाँझो जमिनको क्षेत्रफल ।
- ५ जग्गा बाँझो रहेको ब्यहोरा समेत खुल्लेगरी सम्बन्धित वडाको सिफारिस ।

निर्णय नम्बर ८

प्रस्ताव नम्बर ८ माथि छलफल गर्दा मिति २०७६।१२।३० गतेको नगर कार्यपालिकाको निर्णय अनुसार स्वयमसेवकहरू खटाईएकोभए खटाईएको स्थान, मिति र स्वयमसेवकहरूको संख्या तथा निजहरूको हाजिरी सम्बन्धित वडाध्यक्षबाट प्रमाणित भई नगरपालिकामा प्राप्त भएमा एक स्थानमा बढिमा पाँचजनासम्मलाई निजहरू खटेको प्रत्येक दिनको खाजा खर्च बापत प्रति ब्यक्ति दुईसय रुपैया विपद ब्यवस्थापन कोषबाट उपलब्ध गराउने र यस्ता स्वयम सेवकहरू राखिरहन आवश्यक भए नभएको सम्बन्धमा नगर प्रमुखले अनुगमन गरी निर्णय गरेअनुसार गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ९

प्रस्ताव नम्बर ९ माथि छलफल गर्दा विभिन्न स्वास्थ्य ईकाइहरूमा सेवा करारमा कार्यरत देहायअनुसारका कर्मचारीहरू दैनिक कामकाजकोलागि तत्काल अत्याबसेक भएको र निजहरूको म्याद २०७७ साल वैशाक मसान्तमा समाप्त हुनेभएकोले मिति २०७७।०२।०१ गते देखि २०७७ साल असार मसान्तसम्मको म्याद थप गर्ने निर्णय गरियो ।

सि नं	नाम थर	पद	नियुक्तिको प्रकार	कार्यरत स्थान
०१	सावित्री थापा	अ न मि	सेवा कारार	जिता स्वास्थ्य चौकी
०२	अस्मिता कार्की	अ न मि	सेवा करार	टक्सार स्वास्थ्य चौकी
०३	मुना अचाजु	अ न मि	सेवा कारार	रम्घा स्वास्थ्य चौकी
०४	सुनिता गुरुङ	अ न मि	सेवा कारार	भोर्लेटार स्वास्थ्य चौकी
०५	सुनिता वि क	अ न मि	सेवा कारार	बाँगे स्वास्थ्य चौकी
०६	अमृता कुमारी शाह	अ न मि	अस्थायी	करापु स्वास्थ्य चौकी
०७	लुचन गुरुङ	अ न मि	सेवा कारार	करापु स्वास्थ्य चौकी
०८	अनिसा वि क	अ हे व	सेवा करार	जिता स्वास्थ्य चौकी
०९	चिजामाया गुरुङ	अ हे व	सेवा कारार	बागे स्वास्थ्य चौकी
१०	मुना माझी	अ हे व	सेवा कारार	कारापु स्वास्थ्य चौकी
११	सोमायाँ गुरुङ	अ हे व	सेवा कारार	समिभन्ज्याङ स्वास्थ्य चौकी
१२	अमृता श्रेष्ठ	अ हे व	सेवा कारार	रम्घा स्वास्थ्य चौकी
१३	अनिता न्यौपाने	हे अ	सेवा कारार	बाँगे स्वास्थ्य चौकी
१४	अविरल श्रेष्ठ	हे अ	सेवा कारार	टक्सार स्वास्थ्य चौकी
१५	रविन्द्र थापा	अ हे व	सेवा कारार	नेटा स्वास्थ्य चौकी
१६	सावना गुरुङ	अ न मि	सेवा कारार	नगरपालिका

निर्णय नम्बर १०

प्रस्ताव नम्बर १० माथि छलफल गर्दा नेपाल सरकारले घोषणा गरेको लकडाउनको अबधिमा नगरपालिका बाहिरबाट नगरपालिका प्रवेश गर्ने नाकामा कडाई गर्ने र नगरपालिका भित्र हुने विकास निर्माणका कामहरुमा सहजिकरण गर्ने तथा वडा भित्रका अत्यावसेक कार्यमा सम्बन्धित वडा अध्यक्षले सिफारिस तथा प्रमाणित गरेका सवारी साधनलाई नगरपालिका भित्र आवागमनमा सहजिकरण गरिदिन ईलाका प्रहरी कार्यालय भोर्लेटार लाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नम्बर १०

प्रस्ताव नम्बर १० माथि छलफल गर्दा कार्यालय ईन्धन र कर्मचारी बैठक भत्तामा रकम अपुग भई भुक्तानिको दायित्व रहेकोले सेवा परामर्श र अन्य सेवा शुल्क बाट क्रमशः रु ५/५ लाख दुबै शीर्षकमा रकमान्तर गर्ने निर्णय गरियो ।